

नेपाल राष्ट्र बैंक

अधिकृत तृतीय पदको प्रतियोगितात्मक लिखित परीक्षा

२०७०/०४/२६

पत्र : द्वितीय

पूर्णाङ्क : (१० × १०) = १००

समय : ४ घण्टा

विषय : समष्टिगत अर्थशास्त्र, मौद्रिक र वित्तीय नीति, सामान्य व्यवस्थापन र जनशक्ति व्यवस्थापन (Macroeconomics, Monetary and Fiscal Policies, General Management and Human Resource Management)

तल दिईका प्रश्नहरूमध्ये जम्मा १० वटा प्रश्नको उत्तर दिनुहोस्। प्रत्येक समूहबाट एक/एक प्रश्नको उत्तर अनिवार्य छ। सम्बन्धित समूहको उत्तर सम्बन्धित उत्तरपुस्तिकामा नै दिनुपर्नेछ। प्रतियोगीहरूले नेपाली वा अंग्रेजी भाषा मध्ये कुनै एक माध्यमबाट उत्तर दिन सक्नेछन्।

समूह (क): समष्टिगत अर्थशास्त्र (Macroeconomics)

1. What is Phillip's curve? Compare and contrast between the versions of Phillip, Friedman, Samuelson and Solow regarding the trade off between inflation and unemployment.
2. Write various approaches of calculating GDP and explain why expenditure approach is more relevant for monetary management.
3. How can the government shift the economy's demand curve by manipulating its monetary and fiscal policy instruments such as increase in money supply, decrease in government expenditure and increase in tax rate? Explain with the help of IS-LM curves.
4. Compare Solow's growth model with Harrods's growth model to attain equilibrium.

समूह (ख) मौद्रिक र वित्तीय नीति (Monetary and Fiscal Policies)

5. Explain Keynes' analysis of the effects of changes in the quantity of money on the general price level and compare it with the Cambridge cash-balances equation version of the quantity theory of money.
6. Discuss the prime features of new Monetary Policy of Nepal for FY 2013-14 and trace out the major improvement in earlier policies that would be instrumental in achieving the targets envisaged in the current policy.
7. What do you mean by inflation targeting as a framework for monetary policy? Analyze the prospects of implementing such a framework in Nepal.
8. Evaluate the role of Nepal's fiscal policy in raising output and employment in the country. What are your suggestions to the Government of Nepal for increasing the effectiveness of fiscal policy in raising output and employment?

समूह (ग) सामान्य व्यवस्थापन (General Management)

9. "No organization is good or bad. It is the leader of the organization who makes it so." Briefly discuss.
10. What are the basic elements of decision making? How can a manager make effective decisions? Explain.
11. Compare and contrast between strategic planning with tactical and operational planning. Illustrate it with suitable examples.
12. Differentiate between matrix structure and functional structure? Discuss how functional and matrix structures might create conflict in an organization.

समूह (घ) जनशक्ति व्यवस्थापन (Human Resource Management)

13. Show the relationship between flexible working hours and productivity. Describe the flexible working modalities that are suitable for the Nepalese banking Sector.
14. What is workforce diversity? Examine the implications and challenges of managing workforce diversity in the Nepalese corporate sector.
15. How do you define human resource planning? Explain the steps to be followed in strategic human resource planning process.
16. 'Training is regarded as investment in human capital'. Justify this statement and explain the criteria and process of evaluating the effectiveness of training programme in a banking organization.

